



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड
MANUSHI LAGHUBITTA BITTYA SANSTHA LTD

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था
केन्द्रीय कार्यालय बनेपा-१३, भैंसेपाटी, काभ्रे
फोन नं. ०११-६६२७८५, ०११-६६३१२७

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त "घ" वर्गको लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन, २०७७ को दफा ४-१ को घ संग सम्बन्धित रही सर्वसाधारणको जानकारीको लागि प्रकाशित बासलात, नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण, पूँजीकोष तालिका, जोखिम भारित सम्पत्ति विवरण तथा प्रमुख सूचकाङ्कहरु

२०७७ साल असार मसान्तको बासलात

पूँजी तथा दायित्व	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. शेयर पूँजी	४.१	७०,०००,०००.००	७०,०००,०००.००
२. जगेडा तथा कोषहरु	४.२	२२,८७९,५०१.३८	२६,८५७,५१५.६३
३. ऋणपत्र तथा बण्ड	४.३	-	-
४. तिर्न बाँकी कर्जा सापट	४.४	२५६,६८०,५६२.२७	२८५,१६१,५४०.९१
५. निक्षेप दायित्व	४.५	५५२,३०९,३५४.००	४६३,५०५,३७७.००
६. प्रस्तावित नगद लाभांश			
७. आयकर दायित्व		-	७,११९,१०४.८२
८. अन्य दायित्व	४.६	२७,९७२,७४०.८७	९७,०५४,३६६.१६
कूल पूँजी तथा दायित्व		९२९,८४२,१५८.५२	९४९,६९७,९०४.५२

सम्पत्ति	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. नगद मौज्जात (सिक्का समेत)		१६,९०६.००	-
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात		-	-
३. बैंक/वित्तिय संस्थामा रहेको मौज्जात	४.७	११४,२२९,३८३.५६	१२०,०२९,२४०.८०
४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम		-	-
५. लगानी	४.८	-	-
६. कर्जा सापट	४.९	७९,०८४,५९५.०६	८००,९२९,३३२.५६
७. स्थिर सम्पत्ति	४.१०	६,०९०,२७१.८३	६,६३४,४५१.८३
८. गैर-वैकिक सम्पत्ति	४.११	-	-
९. अन्य सम्पत्ति	४.१२	१८,६६४,००२.०७	२२,१०४,८७९.३३
कूल सम्पत्ति		९२९,८४२,१५८.५२	९४९,६९७,९०४.५२

मिति २०७६/०८/०१ देखि २०७७/०३/३१ सम्म नाफा नोक्सान हिसाव

विवरण	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. ब्याज आम्दानी	४.१४	१३८,८३०,३९६.६८	१०४,५१२,८५०.८१
२. ब्याज खर्च	४.१५	७१,२५८,७४०.७४	४६,१९५,८६०.००
खुद ब्याज आम्दानी		६७,५७१,६५५.९४	५८,३१६,९९०.८१
३. कमिशन तथा अन्य सन्चालन आम्दानी	४.१६	१९,०८६,२३४.०९	५,७६४,९३९.१७
४. सटही घटवढ आम्दानी		-	-
कूल सञ्चालन आम्दानी		८६,६५७,८९०.०३	६४,०८१,९२९.९८
५. कर्मचारी खर्च	४.१७	४९,५२९,४३९.००	३२,६७३,१३७.३२
६. अन्य सञ्चालन खर्च	४.१८	१४,०८४,४३७.३८	९,५०७,६७९.०२
७. सटही घटवढ नोक्सान		-	-
सम्भावित नोक्सानी व्यवस्था अघिको सञ्चालन मुनाफा		२३,०४३,९३३.६५	२९,९०९,११३.६४
८. सम्भावित नोक्सानी व्यवस्थाहरु	४.१९	४८,०३३,६६१.९१	६,९२२,२५४.३८
सञ्चालन मुनाफा		(२४,९८९,७२८.२६)	१४,९८६,८५९.२६
९. गैर सञ्चालन आम्दानी/खर्च	४.२०	-	-
१०. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	४.२१	२३,३२८,४१४.४१	४,६९४,६७९.०६
नियमित कारोवारबाट भएको मुनाफा		(१,६०७,३१३.८५)	१९,६७२,८३८.३२
११. असाभान्य कारोवारहरुबाट भएको आम्दानी/ खर्च	४.२२	-	-
सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा		(१,६०७,३१३.८५)	१९,६७२,८३८.३२
१२. कर्मचारी बोनस व्यवस्था		-	१,९६७,२८३.८३
१३. आयकर व्यवस्था		१,५६५,५८०.३४	५,५८७,८४०.७३
यस वर्षको कर व्यवस्था		-	७,११९,१०४.८२
विगत वर्षसम्मको कर व्यवस्था		२३९,३७१.००	-
यस वर्षको स्थगन कर आम्दानी/खर्च		१,३२६,२०९.३४	(१,५३१,२६४.०९)
खुद नाफा/नोक्सान		(३,१७३,८९४.९९)	१२,११७,७३३.७६

नगद प्रवाह विवरण

मिति २०७६/०८/०१ देखि २०७७/०३/३१ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
क) कारोवार सञ्चालनबाट नगद प्रवाह	२४,७६८,५५३.४६	(२४२,८९३,४७०.२७)
१. नगद प्राप्त	१५७,९१६,५५०.७७	११०,२७७,७८९.९८
१.१ व्याज आम्दानी	१३८,८३०,३९६.६८	१०४,५१२,८५०.८१
१.२ अपलेखित कर्जाको असुली		
१.३ कमिशन तथा डिफ्याउन्ट आम्दानी	१९,०८६,२३४.०९	५,७६४,९३९.१७
२. नगद भुक्तानी	१४०,४२१,५०६.९४	८७,२४३,३९५.३४
२.१ व्याज खर्च	७१,२५८,७४०.७४	४६,१९५,८६०.००
२.२ कर्मचारी खर्च	४९,५२९,४३९.००	३२,६७३,१३७.३२
२.३ कार्यालय सञ्चालन खर्च	१२,२७४,८५९.३८	८,३७४,३९८.०२
२.४ आयकर भुक्तानी	७,३५८,४७५.८२	-
२.५ अन्य खर्च	-	-
कार्यगत पूँजी गतिविधि अघिको नगद प्रवाह	१७,४९५,०४३.८३	२३,०३४,३९४.६४
सञ्चालन सम्बन्धी चालू सम्पत्तिमा कमी/(वृद्धि)	(१२,४४८,८४२.०८)	(८२३,६७४,२६४.२२)
१. माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि)		
२. अन्य अल्पकालीन लगानीमा कमी/(वृद्धि)		
३. कर्जामा कमी/(वृद्धि)	(१४,५६३,५१०.००)	(८०३,१५७,६०७.८८)
४. अन्य सम्पत्तिमा कमी/(वृद्धि)	२,११४,६६७.९२	(२०,५१६,६५६.३४)
सञ्चालन सम्बन्धी चालू दायित्वमा (कमी)/ वृद्धि	१९,७२२,४३९.००	५५७,७४६,३९९.३९
१. निक्षेप दायित्वमा (कमी)/ वृद्धि	८८,८०३,९७७.००	४६३,५०५,३७७.००
२. अल्पकालीन सापटीमा (कमी)/ वृद्धि		
३. अन्य दायित्वमा (कमी)/ वृद्धि	(६९,०८१,६२५.२९)	९४,२४९,०२२.३१
ख) लगानी कारोवारमा नगद प्रवाह	(१,२६५,४०६.००)	(७,६७४,५९९.३८)
१. दीर्घकालीन लगानीमा कमी/(वृद्धि)		
२. स्थिर सम्पत्तिमा कमी/(वृद्धि)	(१,२६५,४०६.००)	(७,६७४,५९९.३८)
३. दीर्घकालीन लगानीमा ब्याज आम्दानी		
४. लाभांश आम्दानी		
५. अन्य		
ग) वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह	(२९,२८९,०९८.७०)	३२५,७३६,२२५.९४
१. दीर्घकालीन ऋण (बण्ड, डिबेन्चर आदि) मा वृद्धि/(कमी)	(२८,४८०,९७८.६४)	२८५,१६१,५४०.९१
२. शेयर पूँजीमा वृद्धि/(कमी)	-	२५,७५३,५००.००
३. अन्य दायित्वमा वृद्धि/(कमी)	(८०५,१२०.०६)	१४,८२१,१८४.२३
४. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत/पुनर्कर्जामा वृद्धि/(कमी)		-
घ) नगद तथा बैंक मौज्जातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च		
(ङ) यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	(५,७८२,९५९.२४)	७५,९६८,१५४.४९
(च) नगद तथा बैंकमा रहेको शुरु मौज्जात	१२०,०२९,२४०.८०	४४,८६९,०८५.३१
(छ) नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात	११४,२४६,२८९.५६	१२०,०२९,२४०.८०

पूँजीकोष तालिका २०७७ असार मसान्त

(रू. हजारमा)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
(क) प्राथमिक पूँजी	७८,४१६.०३	८०,२६२.७१
१) चुक्ता पूँजी (साधारण शेयर)	७०,०००.००	७०,०००.००
२) प्रस्तावित बोनस शेयर		
३) शेयर प्रिमियम		
४) फिर्ता नहुने अग्राधिकार शेयर		
५) साधारण जगेडा कोष	२,४२३.५४	२,४२३.५४
६) सञ्चित नाफा/(नोक्सान)	९,४५९.८२	(८१.३८)
७) बासलातमा देखाइएको चालू आ.व.को नाफा नोक्सान हिसावको रकम	(३,२५४.२८)	९,४५९.८२
८) पूँजी फिर्ता जगेडा कोष		
९) पूँजी समायोजन कोष		
१०) कलस इन एडभान्स		
११) अन्य स्वतन्त्र कोषहरु		
घटाउने:		
- ख्याति (Goodwill) बापतको रकम		
- स्थगन कर सम्पत्ति (Deferred Tax Assets)	(२०५.०५)	(१,५३९.२६)
- सीमाभन्दा बढी शेयर, सुरक्षणपत्रमा लगानी गरिएको रकम		
- वित्तीय स्वार्थ रहेको कम्पनीको धितोपत्रमा लगानी गरेको रकम		
- अवास्तविक सम्पत्ति (Fictitious Assets)		
- नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरी स्वप्रयोजनका लागि घरजग्गा खरिद गरेको रकम		
- प्रचलित ऐन तथा कानूनले प्रतिबन्ध गरेको व्यक्ति तथा समुहहरूलाई प्रदान गरेको कर्जा तथा सुविधाहरु		
(ख) पूरक पूँजी	२४,०४२.४१	७,९९८.२०
१) असल कर्जाको लागी गरिएको कर्जा नोक्सानी व्यवस्था	८,१२४.३५	७,९९८.२०
२) अतिरिक्त कर्जा नोक्सानी व्यवस्था	१५,९१८.०६	
३) हाईब्रिड पूँजी उपकरणहरु		
४) सुरक्षण नराखिएको सहायक आवधिक ऋण		
५) सम्पत्ति पुनर्मूल्याङ्कन कोष		
६) लगानी समायोजन कोष		
(ग) जम्मा पूँजीकोष (क+ख)	१०२,४५८.४४	८८,२६०.९२
(घ) जोखिम भारित सम्पत्तिको आधारमा कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष		
पूँजीकोष (घ प्रतिशत)	७९,७४७.०४	६९,३८४.८०
प्राथमिक पूँजी (४ प्रतिशत)	३५,८७३.५२	३४,६९२.४०
पूँजीकोष अधिक/(न्यून) (३-४९ प्रतिशतले)	३०,७९९.३९	१८,८७६.९२
प्राथमिक पूँजी अधिक/(न्यून) (४-८९ प्रतिशतले)	४२,५४२.५१	४५,५७०.३२

जोखिम भारित सम्पत्ति विवरण तालिका २०७७ असार मसान्त

(रू. हजारमा)

(क) वासलात भित्रका सम्पत्तिहरु (On-Balance-Sheet-Assets)	भार	यस वर्ष		गत वर्ष	
		रकम	जोखिम भारित सम्पत्ति	रकम	जोखिम भारित सम्पत्ति
नगद मौज्जात	०	१६.९१	-	-	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	०	-	-	-	-
नेपाल सरकारको सुरक्षणपत्रमा गरिएको लगानी	०	-	-	-	-
नेपाल सरकारको ऋणपत्रमा गरिएको लगानी	०	-	-	-	-
आफनै मुद्दती रिसिदको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरिएको मुद्दती रिसिद धितो कर्जा	०	-	-	-	-
सरकारी सुरक्षणको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरिएको कर्जा	०	-	-	-	-
सरकारी सुरक्षणपत्रको पाउनुपर्ने ब्याज रकम (Accrued Interest)	०	-	-	-	-
बैंक तथा वित्तीय संस्थाहरुमा रहेको मौज्जात/मुद्दती रिसिदको दावी (Claims)*	२०	११४,२२९.३८	२२,८४५.८८	१२०,०२९.२४	२४,००५.८५
मागेको बचत प्राप्त हुने रकम (Money at Call)	२०	-	-	-	-
अन्तर बैंक/संस्था सापटी	२०	-	-	-	-
शेयर, डिबेन्चर एवं बण्डमा भएको लगानी	१००	-	-	-	-
अन्य लगानीहरु	१००	-	-	-	-
कर्जा, सापट (कुल रकम)**	१००	८३३,०७५.१८	८३३,०७५.१८	८१८,५१९.६७	८१८,५१९.६७
स्थिर सम्पत्तिहरु	१००	६,०९०.२७	६,०९०.२७	६,६३४.४५	६,६३४.४५
पाउनु पर्ने अन्य खुद ब्याज रकम (कुल पाउनु पर्ने ब्याज, सरकारी ऋणपत्र तथा बचत पत्रको ब्याज, व्याज मुलतवी)	१००	-	-	-	-
गैर वैकिक सम्पत्ति	१००	-	-	-	-
अन्य सबै सम्पत्तिहरु (खुद अग्रिम कर दाखिला बाहेक)	१००	१५,४४९.५०	१५,४४९.५०	१८,१५७.९७	१८,१५७.९७
(क) जम्मा		९६८,६६१.२४	८७७,४६०.८२	९६३,३३३.३३	८६७,३०९.९४
(ख) वासलात बाहिरका कारोवारहरु (Off-balance sheet Items)					
जमानत	१००	-	-	-	-
अपरिवर्त्य कर्जा प्रतिबद्धता (Irrevocable Loan Commitment)	१००	-	-	-	-
आयकर बापत सम्भावित दायित्व	१००	-	-	-	-
Acceptance सहित अन्य सबै प्रकारका सम्भावित दायित्वहरु	१००	-	-	-	-
चुक्ता वा भुक्तानी हुन बाँकी शेयर लगानी	१००	-	-	-	-
भुक्तानीको लागि दावी परेको जमानत	२००	-	-	-	-
संस्था उपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको दायित्वहरु	२००	-	-	-	-
सञ्चालन जोखिम बापत व्यवस्था गर्नुपर्ने रकम (कुल सम्पत्तिको २%)	१००	१९,३७७.२२	१९,३७७.२२	-	-
(ख) जम्मा		१९,३७७.२२	१९,३७७.२२	-	-
कूल जोखिम भारित सम्पत्ति जम्मा (क+ख)		९८८,०३८.४६	८९६,८३८.०४	९६३,३३३.३३	८६७,३०९.९४

प्रमुख सूचकाङ्क कम्तीमा विगत ५ वर्षको परिस्विकहरु

विवरण	सूचकाङ्क	आर्थिक वर्ष				
		२०७२/७३	२०७३/७४	२०७४/७५	२०७५/७६	२०७६/७७
१. खुद नाफा/कूल आम्दानी प्रतिशत	प्रतिशत			-१७.३१	१०.९९	-२.०१
२. प्रति शेयर आम्दानी	रू.				१७.३१	-४.५३
३. प्रति शेयर बजार मूल्य	रू.					
४. मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात					
५. शेयर पूँजीमा लाभांश (बोनस सहित)	प्रतिशत					
६. शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत					
७. व्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत				१८.८५	१७.५२
८. कर्मचारी खर्च/कूल सञ्चालन खर्च	प्रतिशत				७७.४६	७८.८६
९. कूल निक्षेप तथा सापटीमा ब्याज खर्च	प्रतिशत				९.२३	८.९८
१०. सटही घटवढ आम्दानी/कूल आम्दानी	प्रतिशत				-	-
११. कर्मचारी बोनस/कूल कर्मचारी खर्च	प्रतिशत				६.०२	०.००
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत				१.४८	-०.३८
१३. खुद नाफा/कूल सम्पत्ति	अनुपात			-०.१८	१.२८	-०.३४
१४. कूल कर्जा/निक्षेप	प्रतिशत				१७६.५९	१५०.८३
१५. कूल सञ्चालन खर्च/कूल सम्पत्ति	प्रतिशत			१.२३	४.४४	६.८४
१६. जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता						
(क) प्राथमिक पूँजीको	प्रतिशत		५२७.९५	९.२५	८.७४	-
(ख) पूरक पूँजी	प्रतिशत		०.००	०.९२	२.६८	-
(ग) कूल पूँजीकोष	प्रतिशत		५२७.९५	१०.१८	११.४२	-
१७. तरलता (CRR)	अनुपात				०.५३	०.६५
१८. निष्कृत कर्जा/कूल कर्जा	प्रतिशत				१.६३	३.००
१९. ब्याज दर अन्तर (Weighted Average Interest Rate Spread)	प्रतिशत				९.६२	८.५४
२०. चुक नेटवर्थ	रू.		४४,१६५,११७.६४	९६,८		